

प्रस्ताव: (मिति २०७६/०८/०६, शुक्रबार, ७० औं कार्यपालिका बैठक)

१. गुलरिया प्रहरी बोर्डिंगमा बाटो बनाउदा क्षति भएको बाटोमा तारवार सम्बन्धमा
२. विदेश भ्रमण अनुमोदन सम्बन्धमा
३. बर्ड फ्लु रोग प्राविधिक समिति गठन सम्बन्धमा
४. नेपाल रेडक्रस सोसाईटीलाई आर्थिक सहयोग सम्बन्धमा
५. विपद व्यवस्थापन सम्बन्धमा
६. प्रोत्साहन सम्बन्धमा
७. बजेट विनियोजन सम्बन्धमा

निर्णय नं.१:

घोराही उपमहानगरपालिका वडा नं. १७, प्रहरी बोर्डिंग देखि खिरिटिया सम्म बाटो स्तरोन्नति गर्ने क्रममा क्षति भएको प्रहरी बोर्डिंग गुलरियाको तारवार प्राविधिक ल.इ. अनुसार घोराही उपमहानगरको लागतमा निर्माण गर्ने ।

निर्णय नं. २ :

GIZ को निमन्त्रणामा स्थानीय तहमा आर्थिक विकासका सम्भावना विषयक अध्ययन भ्रमणमा यस उपमहानगरपालिकाको तर्फबाट सहभागी हुनुहुने नगर प्रमुख श्री नरुलाल चौधरीज्युको मिति ३० नोभेम्बर २०१९ देखि ११ डिसेम्बर २०१९ सम्म हुने फिलिपिन्स भ्रमण अनुमोदन गर्ने ।

निर्णय नं. ३

घोराही उपमहानगरपालिकाको चालु आ.व. २०७६/२०७७ को पशु सेवा शाखा अन्तर्गत शसर्त तर्फको स्वीकृत कार्यक्रम अनुसार बर्डफ्लु रोग लगायत अन्य रोगको नियमनको लागि तपशिल बमोजिमको नगरस्तरीय बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति गठन गर्ने ।

तपशिल:

१. नगर प्रमुख : संयोजक
२. उप प्रमुख : सदस्य
३. आर्थिक विकास समिति संयोजक : सदस्य
४. जिल्ला प्रशासन कार्यालय प्रमुख/प्रतिनिधि : सदस्य
५. भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख: सदस्य
६. प्रमुख जिल्ला स्थित नेपाली सेना : सदस्य
७. प्रमुख जिल्ला स्थित प्रहरी कार्यालय: सदस्य
८. प्रमुख जिल्ला स्थित सशस्त्र प्रहरी बल : सदस्य
९. प्रमुख स्वास्थ्य शाखा : सदस्य
१०. प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी : सदस्य
११. अध्यक्ष कुखुरा पालक समूह समिति : सदस्य
१२. अध्यक्ष कुखुरा मासु व्यवसायी संघ : सदस्य
१३. प्रमुख प्रशासकीय अधिकृत : सदस्य सचिव

निर्णय नं.४ :

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको मिति २०७६/०७/१८ को पत्रानुसार नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको आयोजनामा ३० औं जिल्ला स्तरीय गोष्ठी सम्पन्न गर्न रु २००००।००(अक्षरुपि बीस हजार मात्र) आर्थिक सहयोग गर्ने ।

निर्णय नं.५:

घोराही उपमहानगरपालिका सरसफाई वातावरण तथा विपद व्यवस्थापन समितिको मिति २०७६/०८/०५ को तपशिल अनुसारको निर्णय अनुमोदन गर्ने ।

तपशिल:

५.१ घोराही उपमहानगरपालिका वडा नं.१ को च.नं. २८८ मिति २०७६/७/२४ को पत्रानुसार जमिन डुबानमा परी प्रभावित भएका देहाय अनुसारका प्रभावितहरूलाई प्रति परिवार रु ५०००।०० (अक्षरुपि पाँच हजार मात्र) स्थानीय विपद व्यवस्थापन कोषबाट आर्थिक सहयोग उपलब्ध गराउने ।

५.२ घोराही उपमहानगरपालिका वडा नं. १२को च.नं. ७८० मिति २०७६/०८/०१ को पत्रानुसार धान सहितको परालमा आगलागी भइ धान र पराल नष्ट भई प्रभावित हुनुभएका श्री देवराज लामिछानेलाई स्थानीय विपद व्यवस्थापन कोष रु ५०००।००(अक्षरुपि पाँच हजार मात्र) राहत स्वरूप प्रदान गर्ने ।

५.३ घोराही उपमहानगरपालिका वडा नं. ५ को च.नं. ४४३ मिति २०७६/०७/२० को पत्रानुसार प्राप्त सिफारिस तथा संलग्न प्रहरी मुचुल्का एवं घरको तस्विर समेतका आधारमा घर भत्किएर प्रभावित श्री तिलकी विश्वकर्मालाई राहत स्वरूप ५ (पाँच) बन्डल जस्तापाता स्थानीय विपद व्यवस्थापन कोषबाट उपलब्ध गराउने ।

निर्णय नं.६:

यस घोराही उपमहानगरपालिका क्षेत्र भित्र सरसफाई व्यवस्थापन अन्तर्गत संवेदनशील तथा जोखिमपूर्ण स्थलहरूमा जुनसुकै समयमा खटिने सरसफाई व्यवस्थापन शाखा र सो अन्तर्गत कार्यरत कर्मचारीलाई प्रोत्साहन स्वरूप मासिक रु १०००।०० (अक्षरुपि एक हजार मात्र) प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

निर्णय नं. ७:

घोराही उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखा तर्फको तपशिल कार्यक्रमहरूको बजेट देहाए बमोजिमको शिर्षकमा विनियोजन गर्ने ।

तपशिल:

क्र.स.	बजेट शिर्षक नं.	कार्यक्रम	बजेट रु.	विनियोजित कार्यक्रम शिर्षक	विनियोजित रकम रु.	खर्च गरिने शिर्षक
१.	७८	शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना तथा संचालन (पुरानो र नयाँ थप हुने समेत)	४०,००,००० ००	१.करार कर्मचारी तलब भत्ता	२४,००,००० ००	नेपाल सरकार शसर्त अनुदान
				२.शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नारायणपुर भवन मर्मत तथा निर्माण	१६,००,००० ००	नेपाल सरकार शसर्त अनुदान
२.	३३१	स्थापना भएका र थप शहरी स्वास्थ्य केन्द्र संचालन अनुदान	५०,००,००० ००	१.करार कर्मचारीको तलब भत्ता	२०,००,००० ००	समानीकरण
				२.रामपुर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र एक्सरे,ल्याब सेवाको लागि चार कोठे भवन निर्माण	१०,००,००० ००	समानीकरण
				३.उपकरण औजार मसलन्द तथा व्यवस्थापन	२०,००,००० ००	समानीकरण